

दोश्रो कालिन भाडामा लिएको स्थलको भाडा शुल्क सहयोग रकम

नोभल कोरोना भाइरस सङ्क्रमणको असरका कारण कारोबारमा बिक्री कमी आइरहेको, साना तथा मझौला व्यवसाय सञ्चालक तथा व्यक्तिगत व्यवसाय सञ्चालकको भाडा शुल्क आदि स्थायी खर्चको आंशिक भाग सम्बन्धी गरिने सहयोगद्वारा व्यवसायको निरन्तरतामा नेपथ्यबाट सहायता गर्नेछौं ।

[लक्षित व्यक्ति वा समूह]

योक्काइचि शहरभित्र जग्गा जमिन तथा घर भवन सशुल्क भाडामा लिएर व्यवसाय गर्ने साना तथा मझौला उद्योग तथा सानो स्तरका व्यवसाय सञ्चालक र व्यक्तिगत व्यवसाय सञ्चालक आदि

[सहयोग रकम उपलब्ध गराउनका लागि आवश्यक सर्त]

रेड्वा 3 साल फेब्रुअरी ~ रेड्वा 3 साल सेप्टेम्बर महिनाको बिक्री रकम सम्बन्धी निम्न ① अथवा ② मा मेल खाएको हुनुपर्छ ।

① 1 महिनाको बिक्री रकममा अघिल्लो साल अथवा सोभन्दा अघिल्लो सालको एउटै महिनाको तुलनामा 50% वा सोभन्दा बढी दरमा कमी आएको

② लगातार 3 महिनाको कुल बिक्री रकम अघिल्लो साल अथवा सो भन्दा अघिल्लो सालको एउटै महिनाहरूको तुलनामा 30% वा सोभन्दा बढी दरमा कमी आएको

[सहयोगको लागि दिइने रकम]

अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनाको भाडा शुल्क रकम आदिको 1/2 (अधिकतम 100,000 येन/महिना)

एउटा पसल तथा कार्यालयलाई बढीमा 300,000 येन

[आवेदन अवधि]

रेड्वा 3 साल अक्टोबर 25 तारिख (सोमबार) ~ रेड्वा 4 साल जनवरी 31 तारिख (सोमबार) 15:00 सम्म

[आवेदन तरिका]

- अनलाइन <https://www.yokkaichi-tenant.com> (नोभेम्बर 1 तारिख देखि सुरु)
- हुलाकबाट पठाउने रेड्वा 4 साल जनवरी 31 तारिख (सोमबार) (उक्त दिनको हुलाक छाप मान्य हुन्छ)
- * आवेदनपत्र आदिको फारामहरू, माथि उल्लिखित होमपेजबाट डाउनलोड गर्नुहोस् ।

[हुलाक ठेगाना]

〒510-8501 2-5 सुवाच्यो, योक्काइचि शहर, मिए प्रान्त योक्काइचि शहर चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री तेस्रो तल्ला भाडामा लिएको स्थलको भाडा शुल्क सहयोग रकम कार्यालय समक्ष

* नोभल कोरोना भाइरस सङ्क्रमण फैलावट रोकथामको दृष्टिकोणबाट, कार्यालयमा आएर पेस गरिने आवेदनको कुनै हालतमा पनि स्वीकार गरिने छैन ।

* हुलाक टिकटको रकम नपुगेको खण्डमा स्वीकार गरिने छैन ।

* लेटर प्याक अथवा साधारण रजिस्टर्ड मेल आदि हुलाकी वस्तुको अवस्थितिको बारेमा जाँच गर्न सकिने तरिकाद्वारा पठाउनुहोस् ।

[सोधपुछका लागि सम्पर्क]

* कार्यालयको काउन्टरमा आवेदन आदि सम्बन्धी परामर्श लिने सेवा दिएको छैन त्यसैले टेलिफोनबाट सम्पर्क राख्नुहोस् ।

योक्काइचि शहर चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री तेस्रो तल्ला भाडामा लिएको स्थलको भाडा शुल्क सहयोग रकम कार्यालय टेलिफोन नम्बर 059-350-2530

आवेदन लिने समय 9:30 ~ 12:00, 13:00 ~ 17:00

(सोमबार~शुक्रबार; शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनबाहेक)